



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड Aatmanirbhar Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैंकबाट स्वीकृत "घ" वर्गको लघुवित्त वित्तीय संस्था
केन्द्रिय कार्यालय: धोराही, दाङ



ने.रा.बैंक/इ.प्रा./"घ"/८८/०७५/०७६
कम्पनी दर्ता नं. २०२६७८/०७५/०७६
धोराही उप-उपमहानगरपालिका वडा नं. १५, दाङ
लुम्बिनी प्रदेश, नेपाल
फोन नं. : ०८२-५६०४८९
ईमेल : aatmanirbhar2076@gmail.com
वेब साइट : www.aatmanirbhar.com.np

पत्र संख्या : २०८२/०८३
चलानी नं. :

मिति : २०८३/०३/३२

ब्याजदर परिवर्तन सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०८३/०३/३२)

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १४/०८२ को बुँदा नं. २ कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन/परिमार्जन/थप अनुसारले यस संस्थाबाट प्रवाह हुने कर्जाहरूको ब्याजदर २०८३ श्रावण १ बाट असोज मसान्त सम्मको लागि तपसिल अनुसारले हुने गरी ब्याजदर कायम रहन आएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गका इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दर सम्बन्धमा जारी निर्देशन अनुसार यस संस्थाको चैत्र-जेष्ठ सम्मको औसत आधार दर १२.५५ प्रतिशत रहेको र उक्त औसत दरमा ३ प्रतिशत बिन्दुको प्रिमियम थप गर्दा ब्याजदर १५.५५ प्रतिशत हुन जाने तथा २०८३ जेष्ठ मसान्तमा बाणिज्य बैंकहरूको औसत आधार दर ४.८८ प्रतिशत रहेकोमा उक्त औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा १३.८८ प्रतिशत ब्याजदर रहने अवस्थामा २०८३ श्रावण १ गतेदेखि लागू हुने गरी तपसिल अनुसारको कर्जाहरूको ब्याजदर निर्धारण गरिएको छ।

कर्जा तर्फ : मिति २०८३/०४/०१ देखि २०८३ असोज मसान्त सम्म प्रवाह हुने कर्जामा।

क्र.स.	कर्जाको प्रकार	आधारदर	प्रिमियम	परिवर्तित ब्याजदर	स्थिर ब्याजदर (Fixed Interest Rate)
१	व्यवसायिक कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत
२	कृषि तथा पशुपालन कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत
३	घर निर्माण कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत
४	बैदेशिक रोजगारी कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत
५	मौसमी कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत
६	शिक्षा कर्जा	१२.५५	—	१३.००%	१३.०० प्रतिशत
७	आपतकालिन कर्जा	१२.५५	—	१३.००%	१३.०० प्रतिशत
८	लघुउद्यम कर्जा	१२.५५	१.३३	१३.८८%	१३.८८ प्रतिशत

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसारले आधारदरहरू समय समयमा परिवर्तन हुनसक्ने भएकोले उल्लेखित ब्याजदरहरू समेत आवधिक रूपमा परिवर्तन हुनेछ। यस अगाडी प्रवाह भएका तथा बक्यौता रहेका कर्जाहरूको ब्याजदर यथावत नै कायम गरिएको छ।

- नोट :
- ग्राहकले स्थिर वा परिवर्तित ब्याजदर मध्ये कुनै एक विकल्प छनौट गर्न सक्नेछन्।
 - स्थिर ब्याजदर छनौट गर्ने ऋणीको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन।
 - परिवर्तित ब्याजदरको विकल्प छनौट गरेको अवस्थामा त्रैमासिक रूपमा आधारदर परिवर्तन सँगै ब्याजदर समेत परिवर्तन हुनेछ तर प्रिमियम दर यथावत रहनेछ।
 - अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ।

भवदीय

सोमेश्वर चौधरी
प्रमुख कार्यकारी अधिकृत